



Mahalaxmi Garments Industries

(READYMADE GARMENTS MANUFACTURING & EXPORTERS)

ADDRESS:

Narsingh Kunj
Naxal Devi Marg
Gyaneshwor
Post box: 4206
Kathmandu, Nepal
Email: mahalaxmigarmentindustries@gmail.com

FACTORY:

Tahachal
Opp. Hotel Soltee
Post box: 4206
Kathmandu, Nepal

अत्यन्त जरुरी

च.नं. १०५/७९/८०

मिति :- २०७९/०५/०५

श्रीमान् कार्यकारी प्रमुखज्यू,
श्री किरण कुमार श्रेष्ठ ज्यू,
राष्ट्रिय वाणिज्य बैंक
केन्द्रिय कार्यालय, सिंहदरबार प्लाजा,
काठमाडौं, नेपाल ।

बोधार्थ:

सम्माननीय प्रधानमन्त्रीज्यू,
श्री शेर बहादुर देउवा ज्यू,
प्रधानमन्त्री एवम् मन्त्री परिषद् कार्यालय,
नेपाल सरकार, सिंहदरबार, काठमाडौं, नेपाल ।

बोधार्थ: श्री नेपाल राष्ट्र बैंक
बालुवाटार, काठमाडौं, नेपाल ।

बोधार्थ:

माननीय अर्थमन्त्री ज्यू,
श्री जनार्दन शर्मा ज्यू,
नेपाल सरकार, सिंहदरबार, काठमाडौं, नेपाल ।

बोधार्थ: माननीय सभापति ज्यू,
श्री भरत कुमार शाह ज्यू,
श्री व्यवस्थापिका संसद
सार्वजनिक लेखा समिति,
नेपाल सरकार,
सिंहदरबार, काठमाडौं, नेपाल ।

बोधार्थ:

माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ज्यू,
श्री दिलेन्द्र प्रसाद बडू ज्यू,
नेपाल सरकार, सिंहदरबार, काठमाडौं, नेपाल ।

विषय: रा. बा. बैंकमा चल्ती कर्जा कारोबारको लागि उद्योगले धितो दिएको सम्पत्तिहरु मध्ये कि.नं. २६६, २६७ र २६८ को घर-जग्गा सम्पत्ति बैंकले पुर्नमूल्याङ्कन समेत नगरी खरीदकर्तासँग सेटिङ्गमा बोलपत्र आह्वान गरेको र बोलपत्रको रकम समेत जम्मा नलिई स्वामित्व हस्तान्तरण गरेको गैरकानूनी कार्यको छानबिन सम्बन्धमा

श्रीमान् कार्यकारी प्रमुखज्यू,

बैंकको मिति २०७९/०४/२९ को प. सं. ०७९/८० च. नं: ८५ को पत्र मिति २०७९/०५/०२ मा प्राप्त भएकोमा धन्यवाद तथा सो सम्बन्धमा निम्न लिखित व्यहोराको जानकारी गराउँदै छु ।
तपाईंबाट प्राप्त पत्रमा उल्लेख भएका धेरै विषयहरु तथ्यात्मक रुपमा सही नरहेको जानकारी गराउन चाहन्छु ।



श्रीमान् कार्यकारी प्रमुखज्यू, तपाईंसँग कुनै शिकायत नरहेको तर विगतमा रहेका राष्ट्रिय वाणिज्य बैंकका अधिकृत र कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गरी बदनियत साथ र षड्यन्त्रपूर्वक म र मेरो उद्योगविरुद्ध तथा स्वयं राष्ट्रिय वाणिज्य बैंक र नेपाल राष्ट्र समेतको प्रतिकूल आफ्नो निजी स्वार्थ पूर्तिका लागि गरेका गतिविधि र क्रियाकलापहरुले म उद्योगी र मेरो उद्योगमाथि अति अन्याय भएको हुनाले यस बैंक तथा दुष्प्रचार, अनियमितता, हिनामिना र गैरकानूनी कार्यहरुमा संलग्न बैंकका ती पूर्व कर्मचारीहरुसँग म उद्योगीको पूर्ण शिकायत रहेको जानकारी गराउन चाहन्छु ।

उद्योगको स्वीकृत सिमा 'लिमिट' भित्र नाफामा चलिरहेको कारोबार बिना कुनै कारण बन्द गर्ने देखि लगत्तै राष्ट्रिय वाणिज्य बैंकबाट शृङ्खलाबद्ध रुपमा यस उद्योगमाथि अन्याय हुदै आएको श्रीमान् कार्यकारी प्रमुखज्यूलाई जानकारी नै छ ।

बैंकले आ. व. २०५७/५८ को सुरु मै बिनाकारण व्यापार बन्द गर्दा बैंकबाट स्विकृत सिमा 'लिमिट' भित्र नाफामा चलिरहेको थियो तथा ब्याज पनि वक्यौता नरहेको जानकारी गराउन चाहन्छु ।

महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीजले आफ्नो कारोबार र ऋण व्यवस्थित राख्दै रा. बा. बैंकमा अन्तिमका निम्न वर्षहरु (२०५५/५६ देखि २०५८/५९ सम्म) मा जम्मा रु. ८,२३,८०,२५७/१८ (अक्षरेपी रु. आठ करोड तेइस लाख अस्सी हजार दुई सय सन्ताउन्न रुपैयाँ अठार पैसा) ब्याज मात्र नै बुझाएको रा. बा. बैंकको मिति २०५८/०५/२८ को पत्रबाट पुष्टि हुन्छ भनी जानकारी गराउन चाहन्छु ।

- २०५५/५६ रु. २,५६,९७,८५३।४२	- २०५६/५७ रु. ३,९६,९९,६०९।५६
- २०५७/५८ रु. ९,६५,३९,८९७।९५	- २०५८/५९ रु. ०८,३९,२५४।२५

आ. व. २०५७/५८ को सुरुदेखि बिना कुनै कारण उद्योगको कारोबार बन्द गरिदिएपछि र १ वर्ष सम्म कारोबार सुचारु नगराएपछि बैंक समेतलाई प्रत्यक्ष नोक्सानी हुने अवस्था रहेको कारणले रा. बा. बैंक विशाल बजार काठमाडौं शाखा कार्यालयले मिति २०५८/०४/१७ मा बोर्ड बैठक नं. १४ मा निर्णय गरी मिति २०५८/०५/२९ मा पत्र सं. ३७/१५९ मार्फत रा. बा. बैंक केन्द्रिय कार्यालय सिंहदरबार प्लाजालाई उद्योगको कारोबार तुरुन्त खोल्नुपर्ने अत्यन्त आवश्यक भएको भनी जिकिर गरी माइन्यूटिङ्ग पठाएको थियो । त्यस उपरान्त पनि उद्योगको कारोबार नखोल्नुको कारण बैंकसित नरहेको तैपनि बैंकले उद्योगको कारोबार नखोलेको जानकारी नै छ ।

उद्योगीले बैंकसित साविक बमोजिम व्यापार सुचारु गरिदिनुहुन भनी पटक-पटक निवेदन गर्दै आएको थियो । रा. बा. बैंकले बेवास्ता गरेपछि मैले बाध्य भई मिति २०६२/०३/२८ मा गोरखापत्रको मुख्य पृष्ठमा सार्वजनिक सूचना मार्फत उद्योगको साविक बमोजिम स्विकृत सिमा भित्रको कारोबार खोलिदिएको खण्डमा उद्योगले रु. तेत्तीस करोड भित्रैको चल्ती साँवा ऋण रु. २८,९६,५४,२६९/८८ (अक्षरेपी रु. अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एक्सठ्ठी रुपैयाँ अठ्ठासी पैसा मात्र) तिर्न तैयार रहेको छ भनी जानकारी दिदै विज्ञप्ति प्रकाशित गरेको समेतलाई रा. बा. बैंकले बेवास्ता गरेको थियो ।

मेरो कर्जा तिर्ने प्रतिबद्धता हुदाँ-हुदै पनि राष्ट्रिय वाणिज्य बैंकले दुरासयुक्त भावना राखी आफूले गरेका षड्यन्त्र र गैरकानूनी कामकारवाहीको ढाकछोप गर्नका लागि ऋण असुली न्यायधिकरण ऐन २०५८ को दफा १४ (७) बमोजिम प्रकृया पूरा नगरी मिति २०६३/०३/२६ मा श्री ऋण असुली न्यायधिकरणमा रा. बा. बैंकले उद्योगविरुद्ध निवेदन दर्ता गरेको जानकारी गराउन चाहन्छु ।

मैले राष्ट्रका विभिन्न निकायहरुमा पेश निवेदनहरुमा सबै कुरा सत्य तथ्य प्रमाणको आधारमा अवगत गराउँदै आएको छु ।

राष्ट्रिय वाणिज्य बैंकले आ. व. २०५७/५८ मा व्यापार अचानक बन्द गर्नु अगाडि मेरो उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज, नेपाल राष्ट्रको तयारी पोशाक निकासी व्यापारमा सधैं अग्रणी स्थानमा रहदै आएको र आ.व. २०५६/५७ मा मेरो उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजलाई नेपाल चेम्बर अफ कमर्सबाट राष्ट्रको **Top Garment Exporter Award** प्रदान गरिएको थियो ।

अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त तयारी पोशाक उत्पादन र निर्यात गर्ने प्रतिष्ठित उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज लाई आ.व. २०५६/५७ मा **'The International Award - Golden America for Quality and Excellence'** (आ. व. २०५६/५७) र **'The International Award - Golden America for Quality'** (आ. व. २०५४/५५) द्वारा सम्मानित गरिएको थियो ।

म, उद्योगी बृज गोपाल इनानी, प्रोपाइटर महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रिज स्वयं आ. व. २०५६/५७ मा नेपाल तयारी पोशाक उद्योग सघको अध्यक्ष एवम् एशियन टेक्सटाइल एण्ड गार्मेन्ट काउन्सिल "ATGC" (३३ वटा राष्ट्रहरु सदस्य भएको काउन्सिल) को अध्यक्ष तथा उद्योग वाणिज्य मन्त्रालय अर्न्तगत निर्यात प्रवर्द्धन समितिका पदेन सदस्य समेत रही समग्र राष्ट्रको तयारी पोशाकको निर्यात तथा प्रत्यक्ष एवम् अप्रत्यक्ष रोजगारलाई बढाउनमा समेत कार्यरत रहेको थिए ।

म उद्योगी तथा श्री उद्योग वाणिज्य मन्त्रालय सचिवज्यू सहितको Team ले सन् २००० मा USA, Canada, तथा Europe मा नेपालको लागि सन् २००४ December सम्मको Garment Export Quota Renewal गरेर आएका थियौ ।

मेरो उद्योग महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीज राष्ट्रको तयारी पोशाक निकासी व्यापारमा सधैं अग्रणी स्थानमा रहदै कारोबार गर्दै आएको तथा सबै गुण प्राप्त भएको आधारमा महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजलाई आ. व. २०५६/५७ मा व्यापार/निर्यात बढाउनको लागि नेपाल राष्ट्रमा नै प्रथम पटक नेपाल राष्ट्र बैंकबाट अमेरिकामा सम्पर्क कार्यालय (**Liasion office**) खोल्ने अनुमति प्रदान गरिएको थियो ।

तथा उद्योगको नयाँ खोलिएको **Liasion Office MGL.NYC.USA** मा US\$ 50,000,000.00 (पचास मिलियन यु. एस्. डलर) को आ. व. २०५७/५८ को लागि एक्सपोर्ट आर्डर समेत बुक भई सकेको अवस्था थियो साथै **Warehouse** समेत फाइनल गरेको थिए ।

नेपालमा आधुनिक तरिकाले व्यवसाय बढाउन लागिरहेको क्रममा तत्कालिन सम्माननीय प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाको निर्देशानुसार चीन सरकारको कम्पनीबाट स्थापित हेटौडा कपडा उद्योगलाई त्यहीँ कम्पनीको सहयोगमा ठूलो र मोडर्न रुपमा पुनः स्थापना गरी सुचारु गर्नको लागि सर्वे समेत गराइसकेको थिए । साथै वहाँको निर्देशानुसार सिमरामा वीरगंज चिनी कारखानाको पछाडि रहेको ८०० acre मध्ये ४०० acre जग्गामा **Garment Processing Zone (GPZ)** सुरु गर्न , बुटवल धागो उद्योगलाई आधुनिक र क्षमता वृद्धि गर्ने तथा नेपालगन्जमा कपास बोर्ड मार्फत आधुनिक तरिकाले कपास खेती बढाउने आदि योजनामा संलग्न तथा कार्यरत थिए । सो बेला राष्ट्रबाट ५ वर्षभित्र मै वार्षिक रु. १० (दश) खर्बको निर्यात र २५ देखि ३० लाख मानिसको लागि रोजगार प्रदान गर्ने योजनामा कार्यरत थिए ।

रा. बा. बैंकबाट प्रदान गरिएको रु. ३३,००,००,०००/- (रु. तेत्तीस करोड) को स्वीकृत सिमा 'लिमिट' अन्तर्गत नाफामा कारोबार चलिरहेकै अवस्थामा आ. व. २०५७/५८ मा रा.बा. बैंकले बिना कुनै कारण अचानक बन्द गर्दा म स्तब्ध भए । मैले पटक-पटक मेरो उद्योगको स्वीकृत सीमा 'लिमिट' भित्रको व्यापार सुचारु गरिदिनुहुन भनी अनुरोध गर्दै गए तर बैंकले नखोलेको कारण नेपालमा रोजगार र निर्यात वृद्धिमा केन्द्रित औद्योगिक र व्यापारिक विस्तारका मेरा योजनाहरु एक-एक गर्दै धराशयी हुँदै गए ।

❖ व्यवस्थित रुपमा रा. बा. बैंकबाट स्वीकृत सीमा 'लिमिट' भित्रै नाफामा चलिरहेको र विस्तार हुदै गरेको कारोबार बन्द गरेको सम्बन्धमा प्रश्नहरु

- रा. बा. बैंकमा करोडौको निर्यात एल.सि. आइरहेको अवस्थामा र उद्योगमा निर्यातका लागि करोडौका सामान अर्ध-तयारी अवस्थामा रहेको जानकारी बैंकलाई रहे उपरान्त पनि बैंकले उद्योग र बैंकको बीचमा सम्झौता भई प्रदान गरिएको लिमिटभित्र कारोबार गराइरहेको प्रक्रिया जुन वर्षौ देखि चलिरहेको र त्यस प्रक्रियाको विपरीत गई सम्झौताको प्रवाह नगरी बैंकले अन्तराष्ट्रिय स्तर र राष्ट्रको निर्यात मुखी उद्योग मात्र नभई विदेशी मुद्रा आर्जन गर्ने र बढी भन्दा बढी रोजगार प्रदान गर्ने उद्योगको कारोबार २०५७/५८ मा बैंकले आफूखुसी किन बन्द गरेको ?
- बैंकले यस उद्योगको २०५७/५८ मा बिना कारण अचानक कारोबार बन्द गर्दा एक्सपोर्ट नभएर तल **Index** मा उल्लेखित एक्सपोर्ट एल.सी.हरु जसमा उद्योगले पूर्व निर्यात कर्जा (P.X.L.) पनि लिइरहेको क्यान्सिल भएका थिए ।

S. No.	L.C. No.	Amount in U.S \$	Export U.S. \$	L.C. Balance U.S. \$	P.X.L. Amount outstanding in NRS.
1	L-925055	11,00,000.00			4,70,43,770.05
2.	ATLI-1115071	4,80,033.90			1,19,51,190.00
3.	ATLI-1115074	104276.00			18,12,600.00
4.	A- 899059	1,11,823.20			29,51,950.00
5.	A- 872661	1,45,279.80			27,04,800.00
6.	A- 872677	4,11,936.00			1,45,38,020.76
TTL.	U.S.\$	23,53,348.90			8,10,02,930.81 (NRS)

उपरोक्त **U.S.\$ 23,53,348.90** (यु. एस् डलर तेथीस लाख त्रेपन्न हजार तीन सय अटचालीस र नब्बे सेन्ट) को एक्सपोर्ट एल.सी.हरु बाहेक अरु थप करिब **U.S.\$ 20,00,000.00** (यु. एस्. डलर बीस लाख) को समेत गरी निकासीको लागि तयार रहेको लगभग यु.एस.डलर ५० (पचास) लाखको एक्सपोर्ट एल. सी. सामान बैंकको कारणले क्यान्सिल भएको जानकारी गराउन चाहन्छु ।

कारोबार बन्द गर्दा निर्यात नभई उद्योगीबाट निर्यात लोन (P.X.L.) र पैठारी भएको सामानको **Import** एल. सी. को लोन कसरी चुक्ता हुने बैंकले विचार किन नगरेको ?
बैंकले उद्योगमाथि कृत्रिम कर्जा सिर्जना गरिदिएको जानकारी गराउन चाहन्छु ।

- स्वीकृत सिमा भित्र ऋण व्यवस्थित राख्दै आएको र साविक बमोजिम कारोबार खोलिएको खण्डमा उद्योगीले पुरै चल्ती कर्जा (सावाँ रकम) रु. २८,९६,५४,२६९/८८ (अठ्ठाईस करोड छियानब्बे लाख चौबन्न हजार दुई सय इकसठ्ठी र पैसा अठ्ठासी) तिर्न तयार रहेको भन्ने पटक पटक सबै माध्यम मार्फत जानकारी गराउँदा – गराउँदै पनि बैंकले उद्योगीको स्वीकृत सिमा भित्रको साविक बमोजिम कारोबार किन नखोलेको ? उद्योगीको अबैको सम्पत्ति कौडीको दाममा लिलाम बिक्री गर्नका लागि ऋणी नभएको उद्योगीलाई ऋणी बनाउने काम किन भएको हो ?
- अन्तराष्ट्रिय स्तरमा ख्याति प्राप्त रोजगारीमूलक र विदेशी मुद्रा आर्जन गर्ने निर्यातजन्य उद्योगलाई समाप्त पारी बैंकलाई फाइदा भएको छ ?

रा. बा. बैंकले आफ्नो लगानी भएको ऋण समेतको परवाह नगर्दा उद्योग र उद्योगीको प्रतिष्ठा र धन सम्पत्तिको नोक्सान हुनुका साथै स्वयं बैंकलाई तथा राष्ट्र समेतलाई हित नहुने कुरा स्पष्ट छ ।

- ❖ महालक्ष्मी गार्मेन्ट ईण्डष्ट्रिजको कारोबार सुचारु गर्न अति आवश्यक र जरुरी भएको भनी जिकिर गर्दै राष्ट्रिय वाणिज्य बैंक विशालबजार काठमाडौं शाखाले राष्ट्रिय वाणिज्य बैंक केन्द्रिय कार्यालय, सिंहदरबारलाई मिति २०५८/०५/२९ मा लेखेको पत्र सं. ३७/१५९

आ. व. २०५७/५८ को सुरुदेखि बिना कुनै कारण उद्योगको कारोबार बन्द गरिदिएपछि र १ वर्ष सम्म कारोबार सुचारु नगराएपछि बैंक समेतलाई प्रत्यक्ष नोक्सानी हुने अवस्था रहेको कारणले रा. बा. बैंक विशाल बजार काठमाडौं शाखा कार्यालयले मिति २०५८/०४/१७ मा बोर्ड बैठक नं. १४ मा निर्णय गरी मिति २०५८/०५/२९ मा पत्र सं. ३७/१५९ मार्फत रा. बा. बैंक केन्द्रिय कार्यालय सिंहदरबार प्लाजालाई उद्योगको कारोबार तुरुन्त खोल्नुपर्ने अत्यन्त आवश्यक भएको भनी जानकारी गराएको थियो ।

पत्र सं. ३७/१५९ मा उल्लेख भएको मुख्य बुदाँहरुको बिस्तृत जानकारी निम्न बमोजिम पेश गर्दछु ।

- (क) बैंकले नै उद्योगको कारोबार बन्द गरी कारोबार नगराएको कुरा उक्त पत्रको पेज नं २ को दोस्रो अनुच्छेदमा लेखिएको विवरणबाट स्पष्ट बुझिन्छ । र उक्त पत्रमा उद्योगको सिमा भित्रको कारोबार बैंकले बिना कुनै कारण २०५७/५८ देखि आफूखुसी बन्द गरेको स्पष्ट देखिन्छ । यसमा उद्योगीको कुनै दोष छैन ।

उक्त पत्रमा - “उपरोक्त सम्बन्धमा यस शाखाका प्रतिष्ठित ग्राहक मेसर्स महालक्ष्मी गार्मेन्ट ईण्डष्ट्रिजका प्रो.श्री इनानीले पुरानो कर्जा चुक्ता गर्न निजको स्विकृत सिमा भित्र कारोबार गर्न अति आवश्यक र जरुरी भएको छ । ”

उक्त पत्रमा स्विकृत सिमाभित्र कारोबार गराउन लेखिएको आग्रहलाई समेत बेवास्ता गरी यस अन्तराष्ट्रिय स्तरको निर्यात प्रकृत्यामा लगानी भएको निर्यात उद्योग (Export Industries) लाई करिब ३५,००,००,०००/- (रु. पैत्तीस करोड) प्रत्यक्ष नोक्सानी भएको ।

(ख) उद्योगीले आफ्नो सबै ब्याज चुक्ता गरिसकेको प्रमाण मिति २०५८/०५/२९ को प. सं. एल.सी. ३७/१५९ को पत्रको पेज नं. २ को “कर्जा उज्राती विवरण” अन्तर्गत लेखिएको विवरणबाट स्पष्ट बुझिन्छ। उपरोक्त पत्रमा रु. ४,१३,३२,८७२/८९ बकाया लेखिएको ब्याज बैंकबाट कारोबार बन्द गरेपछिको अवधिको मात्र रहेको छ।

उद्योगको कारोबार बैंकले बिनाकारण आफ्नो मनमर्जीले बन्द गरेपछि ब्याज तिर्ने दायित्व उद्योगको नरहेको जानकारी गराउन चाहन्छु।

(ग) बैंकले अचानक कारोबार बन्द गरे लगत्तै Export L/C हरु क्यान्सिल भएको पनि मिति २०५८/०५/२९ को पत्र संख्या एल.सी. ३७/१५९ को पत्रको पेज नं २ को अन्तिम अनुच्छेद मा लेखिएको विवरणबाट स्पष्ट देखिन्छ।

उक्त पत्रमा- “पूर्व निर्यात कर्जा तर्फको Export L/C को समय अवधि समाप्त भै सकेको देखिन्छ।”

उपरोक्त पूर्व निर्यात कर्जा तर्फको एक्सपोर्ट एल.सी. बाहेक अरु थप करीब यु.एस.डलर २०,००,०००/- (बीस लाख) को एक्सपोर्ट एल. सी. हरु समेत गरी जम्मा यु.एस.डलर ५०,००,००० (पचास लाख) को एक्सपोर्ट एल. सी. क्यान्सिल भएको जानकारी गराउन चाहन्छु।

(घ) मिति २०५८/०५/२९ को पत्र संख्या एल.सी. ३७/१५९ को पत्रको पेज नं ३ को अन्तिम अनुच्छेद तथा पेज नं ४ को पहिलो अनुच्छेद मा लेखिएको विवरण मा राष्ट्रिय वाणिज्य बैंक विशाल बजार काठमाडौं शाखा कार्यालयले राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालयलाई उद्योगलाई स्विकृत सिमाभित्रको कारोबार गर्न दिने भनी शाखा कार्यालयको बोर्डले निर्णय गरी पठाउँदा पनि राष्ट्रिय वाणिज्य बैंक केन्द्रीय कार्यालय, सिंहदरबार प्लाजाले उद्योगको कारोबार नखोलेको स्पष्ट बुझिन्छ।

उक्त पत्रमा - पेज नं ३ को अन्तिम अनुच्छेद मा

“ ऋणी फर्मको प्रो. श्री इनानीले बैंकसँग कारोबार बन्द भए पश्चात् ब्याज रकम पनि जम्मा नगरेको अवस्था रहेको देखिनुको साथै बैंकले स्वीकृत सिमाभित्र कारोबार नगराई ऋण तिर्न नसक्ने अवस्थाको जिकिर गर्दै आएको छ। यस्तो अवस्थामा बैंक र ग्राहक बीच सम्झौता भई कारोबार गर्नु गराउनु समसामयिक नै रहेको छ। ”

तथा पेज नं ४ को पहिलो अनुच्छेद मा

“ बैंक र ग्राहक संगको कारोबार बन्द रहदाँ कर्जा असुल गर्ने गराउन कठिन रहेको पक्षमा विचार गर्दा ग्राहकलाई स्वीकृत सिमा भित्र सम्मको कारोबार गर्न दिई कर्जा चुक्ता गर्न गराउन प्रोत्साहित गर्न ग्राहक समेतको निवेदन माथि विचार गरी पूर्व स्विकृत सिमाभित्र कारोबार गर्न दिने उपयुक्त हुने देखिएकोले विभागमा आवश्यक निर्णयार्थ पठाउने ”

उद्योगको स्वीकृत सिमा 'लिमिट' भित्र नाफामा चलिरहेको कारोबार बिना कुनै कारण अचानक बन्द गर्ने देखि लगत्तै राष्ट्रिय वाणिज्य बैंकबाट शृङ्खलाबद्ध रुपमा यस उद्योगमाथि अन्याय गरिदै आएको छ ।

मिति २०६१/०१/२४ (6th May 2004) को दिन उद्योगी र रा.बा.बैंक कार्यकारी प्रमुख बीचमा केन्द्रिय कार्यालय, सिंहदरबार प्लाजामा उद्योग सुचारु गर्नको लागि ११ बजे मिटिङ्ग फिक्स भएको तर बैंकले अचानक मिटिङ्ग क्यान्सिल गरिएको सूचना बैंकका पदाधिकारीले फोनमार्फत जानकारी गराएका थिए र बिना जानकारी आश्चर्यजनक रुपमा ११ बजे रा. बा. बैंकका कर्मचारीहरुले उद्योगमा ताल्चा लगाएका थिए ।

उद्योगीले मिति २०६१/०१/२४ मा ११ बजे उद्योगमा बिना सूचना ताल्चा लगाएपछि कार्यकारी प्रमुखलाई लिखितमा शिकायत गरेपछि मात्र बैंकले १२ बजेर १८ मिनेटमा हतपत्त हातबाट मिति २०६१/०१/२३ (5th May 2004) को Back Date मा चिठी लेखेर फ्याक्सद्वारा मिति २०६१/०१/२४ (6th May 2004) मा उद्योगीलाई ताल्चा लगाएपछि मात्र जानकारी गराएको थियो ।

❖ ब्याजको विषयमा भूटो प्रचार गरी उद्योगको प्रतिष्ठालाई नोक्सान पुऱ्याएको

मिति २०६१/०८/२१ (२००४/१२/०६) मा रा. बा. बैंक केन्द्रिय कार्यालयका Spokesperson ले उद्योगको प्रतिष्ठालाई नोक्सानी पुऱ्याउने नियतले प्रेस रिलिज मार्फत महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजले पछिल्लो ७ (सात) वर्षदेखि बैंकमा ब्याज नबुझाएको भनेर उद्योगको कारोबार बन्द गरिदिएको भनी भूटो विवरण दिएका थिए ।

तथ्य

महालक्ष्मी गार्मेन्ट इन्डष्ट्रीजले आफ्नो कारोबार र ऋण व्यवस्थित राख्दै रा. बा. बैंकमा अन्तिमका निम्न वर्षहरु (२०५५/५६ देखि २०५८/५९ सम्म) मा जम्मा रु. ८,२३,८०,२५७/१८ ब्याज मात्र नै बुझाएको रा. बा. बैंकको मिति २०५८/०५/२८ को पत्रबाट पुष्टि हुन्छ भनी जानकारी गराउन चाहन्छु ।

- २०५५/५६	रु. २,५६,९७,८५३।४२	- २०५६/५७	रु. ३,९६,११,६०१।५६
- २०५७/५८	रु. १,६५,३९,८१७।९५	- २०५८/५९	रु. ०८,३१,२५४।२५

स्वीकृत सिमा 'लिमिट' भित्र व्यवस्थित रुपमा नाफामा चलिरहेको निर्यातजन्य एवम् धेरै रोजगार प्रदान गर्ने महालक्ष्मी गार्मेन्ट उद्योगको कारोबार साबिक बमोजिम सुचारु गरिदिनु भनी बैंकलाई समेत पटक-पटक अनुरोध गर्दै आँउदा पनि उद्योगको व्यापार सुचारु नगरी उल्टै रा. बा. बैंकले उद्योगको सम्पत्तिहरुलाई कौडीको मूल्यमा लिलामी गर्ने जस्ता क्रियाकलापहरु गर्दै उद्योगलाई समाप्त पार्न तिर लागेको छ ।

महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीजले तयारी पोशाक उत्पादन र निर्यात गर्ने कारोबारको लागि तल उल्लेखित अचल सम्पत्ति राष्ट्रिय वाणिज्य बैंकलाई धितो दिई विभिन्न शीर्षकमा स्वीकृत भई रु. ३३ करोड को चल्ती कर्जा 'लिमिट' (आयात एल. सी. लिमिट र पूर्व निर्यात कर्जा र कस्टमको लागि बैंक ग्यारेण्टी लिमिट) प्राप्त गरेको जानकारी गराउन चाहन्छु ।

उद्योगको सम्पत्तिको विवरण		क्षेत्रफल
डाछी ९(ख)	कि.नं. ७०	५-६-३-०
	कि.नं. १५६	६-३-२-०
कालिमाटी २(क), ताहाचलको सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि)	कि. नं. ३७४, ३७३, ३७२ र ८९ को घर जग्गा	२-८-०-१
कालिमाटी २(क), ताहाचलको सोल्टीमोड स्थित (ग्राण्ड होटल अगाडि)	कि. नं. २६६, २६७ र २६८ को घर जग्गा	१-१-३-० १-१-३-० १-१-३-० (जम्मा : ३-५-१-०)
काठमाण्डौ का.म.न.पा. वडा नं. २२ टेवहाल	कि.नं. ६४७ र कि. नं. ६४८ को घर जग्गा (नेपाल एयरलाइन्स भवन न्यूरोडको मेनरोड सँग रहेको)	०-०-२-२ ०-२-१-० (जम्मा : ०-२-३-२)

❖ पुर्नमूल्याङ्कन समेत नगरी खरीदकर्तासँग मिलोमतोमा सेटिङ्ग गरी उद्योगले धितो दिएको मध्ये कि.नं. २६६, २६७ र २६८ को सम्पत्तिको बोलपत्र आह्वान गरेको

(रा. बा. बैंकका कर्मचारीहरुले आफ्नो पदको दुरुपयोग गरी अवैधानिक तरिकाले बोलपत्रको शर्तहरुको उल्लंघन गर्दै तथा पाइला- पाइलामा अनियमितता गरी उद्योगले धितो दिए मध्येको कि. नं. २६६, २६७ र २६८ को कित्ता काट गरी ३७ आना २ दाम मा रहेको ५ तल्ले Fully Marbled तथा Lift सुविधा समेत भएको ४०,००० वर्ग फिट भन्दा बढीको आधुनिक भवन साथै ठूलो Pillared Cemented Shade with Marbled floor को घर-जग्गा सम्पत्तिको स्वामित्व हस्तान्तरण गरेको गैरकानूनी कार्य)

- उपरोक्त सम्बन्धमा महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीजबाट कारोबारको लागि राष्ट्रिय वाणिज्य बैंकमा दृष्टिबन्ध गरि धितो दिएको चार वटा अचल सम्पत्तिहरु मध्ये कि. नं. २६६, २६७ र २६८ को घर जग्गा मात्रको रा. बा. बैंकले मिति २०६२/०३/१७ मा लिलामी बोलपत्र (सीधै ७ दिनको निकै सानो अवधिको सूचना मात्र दिई) आह्वान गरेको थियो ।

- उद्योगको कर्जा तिर्ने प्रतिबद्धता हुदाँ-हुदैँ पनि बैंकले दुरासयुक्त भावना राखी मिति २०६२/०३/१७ मा लिलामी निकालिएपछि म उद्योगीले पुनः धेरैपटक रा. बा. बैंकसित सम्पर्क गर्न प्रयास गरेको थिए तर रा. बा. बैंकले बेवास्ता गरेपछि मैले बाध्य भई मिति २०६२/०३/२८ मा गोरखापत्रको मुख्य पृष्ठमा सार्वजनिक सूचना मार्फत उद्योगको साबिक बमोजिम स्विकृत सिमा भित्रको कारोवार खोलिदिएको खण्डमा उद्योगले रु. तेत्तीस करोड भित्रको चल्ती साँवा ऋण रु. २८,९६,५४,२६१/८८ (अक्षरेपी रु. अठ्ठाईस करोड छयानब्बे लाख चौबन्न हजार दुई सय एकसठ्ठी रुपैया अठ्ठासी पैसा मात्र) तिर्न तैयार रहेको छ भनी जानकारी दिदैँ विज्ञप्ति प्रकाशित गरेको समेतलाई रा.बा. बैंकले बेवास्ता गरेको थियो ।
- बैंकले बोलपत्र आह्वान अगावै रा. बा. बैंक काठमाडौं शाखा कार्यालयको सञ्चालक समितिको मिति २०६२/०२/२२ (5th June 2005) को बैठकमा गोप्य सेटिङ गरी बोलपत्र आह्वान गर्ने निर्णय गरिएको । त्यहीँ अनुसार रा. बा. बैंक केन्द्रिय कार्यालयले बोलपत्रको शर्त विपरीत गोप्य सम्झौता अन्तर्गत 19 July 2005 (मिति २०६२/०४/०४) मा बोलपत्र स्वीकृत गर्ने निर्णय गरेको र मिति २०६२/०४/०७ (22nd July 2005) को रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिको बैठक नं. १३९५ मा बोलपत्र स्वीकृत गरेको ।
- रा. बा. बैंक काठमाडौं शाखा कार्यालयको सञ्चालक समितिको मिति २०६२/०२/२२ (5th June 2005) को बैठक तथा केन्द्रिय कार्यालयको 19 July 2005 (मिति २०६२/०४/०४) मा बोलपत्रको शर्तहरु उल्लंघन गर्दै भएको गोप्य सम्झौता सहित मिति २०६२/०४/०७ (22nd July 2005) को रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिको बैठक नं. १३९५ मा उक्त सम्पत्ति सम्बन्धमा के-के निर्णय भएको छानबिन गरी कारवाही गर्नु अत्यन्त आवश्यक रहेको जानकारी गराउन चाहन्छु । यो सबै तथ्य प्रमाण रा.बा. बैंक केन्द्रिय कार्यालय सञ्चालक समितिले रा.बा. बैंक केन्द्रिय कार्यालय कर्जा असुली तथा पुनरसंरचना विभागलाई मिति २०६२/०४/१३ मा पठाएको पत्र स.स.नि. ३/२४/४१ बाट स्पष्ट जानकारी हुन आउँछ ।

राष्ट्रिय वाणिज्य बैंकबाट उद्योगको कि.नं. २६६, २६७ र २६८ को सम्पत्तिको बोलपत्र मार्फत गरेको लिलामी प्रक्रियामा स्पष्ट रुपमा भएका अनियमितता बारे बुदाँगत रुपमा जानकारी साथै सो लिलामी अवैधानिक भएको र खारेज हुनुपर्ने कारणहरु :

क) म्याद :

लिलामी प्रकृया अनुरूप प्रथम पटक ३५ दिनको सूचना, दोस्रो पटक १५ दिनको सूचना र तेस्रो पटक ७ दिनको सूचना नदिई रा. बा. बैंकद्वारा मिति २०६२/०३/१७ मा एकैपटकमा सीधै ७ दिनको निकै सानो अवधिको सूचना मात्र दिई लिलामी सूचना निकालिएको जानकारी गराउन चाहन्छु ।

ख) मूल्याङ्कन :

मिति २०५४/०३/२७ मा उपरोक्त कित्ता नं. २६६, २६७ र २६८ को जग्गा र घर सम्पत्तिमा कर्जा लगानी पूर्व रा. बा. बैंकद्वारा रु. ७,०२,०५,९७३/- (अक्षरेपी रु. सात करोड दुई लाख पाँच हजार नौ सय त्रियत्तर) मूल्याङ्कन भइ उद्योगलाई ऋण जारी भएको तर सो सम्पत्तिमा जारी ऋण भन्दा कम

मूल्य तथा पुर्नमूल्याङ्कन समेत नगरी तत्कालिन बजार मूल्य रु. २० (बीस) करोड भन्दा बढी पर्ने सम्पत्तिलाई आफ्नो मनमर्जी हिसाबले रा. बा. बैंकले रु. ४,२२,१०,०००/- (अक्षरेपी रु. चार करोड बाइस लाख दश हजार मात्र) मा हतपत्त बिक्री गर्ने निर्णय गरेको ।

ग) बोलपत्रको शर्तहरु विपरीत :

मिति २०६२/०३/१७ मा एकैपटकमा सीधै मात्र ७ दिने सूचना प्रकाशित गरी मिति २०६२/०३/२७ मा बोलपत्र खोलेको र ऋण उठाउने नाममा एउटा प्रतिष्ठित उद्योगलाई समाप्त पार्ने बदनियतले काठमाडौं शाखा कार्यालयले मिति २०६२/०४/०७ को बोर्ड बैठक नं. १३९५ मा रु. ४,२२,१०,०००/- मा बोलपत्र स्वीकृत गरेको ।

- बोलपत्रको शर्त नं. ४ बमोजिम साथ राख्नु पर्ने १० प्रतिशत रकम मिति २०६२/०३/२४ भित्र राख्नु पर्ने तर सो रकम रु. ४२,२१,०००/- मिति २०६२/०४/१७ मा रा. बा. बैंकमा बुझाएको देखिन्छ । यो बोल पत्रको शर्त नं. ४ विपरीत रहेको जानकारी गराउन चाहन्छु । धरौटी नै नराखी रा. बा. बैंकले बोलपत्र कुन आधारमा स्वीकृत गरेको ?

- रा. बा. बैंकले बोलपत्रको शर्त नं. ६ बमोजिम ९० % जम्मा नलिईकन मिति २०६२/०५/२२ मा पत्र सं. काठ. शा. कर्जा च. नं. ४५७ मार्फत मालपोत कार्यालय कलंकीलाई सर्भिङ्ग माईण्डस प्रा. लि. कम्पनीको नाउँमा रा. बा. बैंकको रोक्का फुकुवा गरी सम्पत्ति नामसारी दाखिल खारिज गरिदिने भनी पत्र पठाएको ।

- लीलामीको बाँकी रहेको ९०% (नब्बे प्रतिशत) रकम जम्मा हुनु अगाडि नै मिति २०६२/०५/२२ पत्र सं. ४५७ मा उल्लेख रु. ५८,००,०००/- (अक्षरेपी रु. अन्ठाउन्न लाख मात्र) को चेकको आधारमा मालपोत कार्यालयले रा. बा. बैंकका कर्मचारीहरुको मिलोमतोमा सर्भिङ्ग माईण्डस प्रा. लि. को नाममा सम्पत्ति नामसारी दाखिल खारिज गरेको र सोही सम्पत्तिमाथि स्वयं रा. बा. बैंकले मिति २०६२/०६/०६ मा रेजिष्ट्रेशन नं. ३५२७ बाट मालपोत कार्यालय कलंकीमा पुनः दृष्टिबन्धक गरी सर्भिङ्ग माईण्डस प्रा. लि. लाई बोलकबोल रकमको लगभग शत प्रतिशत रु. ४ (चार) करोड कर्जा ५ वर्ष ६ महिनाको लागि क्रमिक ब्याजदर घट्दै जाने सर्तमा ८.५% ब्याज दरमा जारी गरेको ।

- घ) बोलपत्रको शर्त नं. ६ विपरित गई अवैधानिक रुपमा सम्पत्ति प्राप्त कर्ता सर्भिङ्ग माईण्डस प्रा. लि. लाई मिति २०६२/०६/०६ मा रा. बा. बैंकबाट सोही सम्पत्तिमाथि ऋण जारी भएपछि मात्र बाँकी रहेको ९०% (नब्बे प्रतिशत) रकम रु. ३,७९,८९,०००/- (अक्षरेपी रु. तीन करोड उन्नासी लाख उन्नानब्बे हजार) निम्न बमोजिम जम्मा भएको रा. बा. बैंक काठमाण्डौ शाखाको मिति २०६२/०६/१६ को निर्णय नं २१/४१ को पत्रबाट पुष्टि हुन्छ ।

- (अ) रा. बा. बैंकले मिति २०६२/०५/२२ मा कलंकी मालपोत लाई लेखेको पत्र सं. काठ. शा. कर्जा च. नं. ४५७ मा उल्लेख भएको चेक रकम रु. ५८,००,०००/- (रु. अन्ठाउन्न लाख मात्र) को भुक्तानी उपरोक्त सम्पत्ति सर्भिङ्ग माईण्डस प्रा. लि. को नाममा नामसारी दाखिल खारिज भई

बैंकबाट सोही सम्पत्तिमाथि सर्भिङ्ग माईण्डस प्रा.लि लाई मिति २०६२/०६/०६ मा ऋण जारी भएपछि मात्र मिति २०६२/०६/०९ मा चेक मा उल्लेखित रु. ५८,००,०००/- (रु. अन्ठाउन्न लाख मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

(आ) त्यस्तै बैंकबाट सोही सम्पत्तिमाथि सर्भिङ्ग माईण्डस प्रा.लि लाई मिति २०६२/०६/०६ मा रु. ४,००,००,०००/- (रु. चार करोड) ऋण जारी भएपछि मात्र मिति २०६२/०६/०९ मा रु. ३,२०,००,०००/- (रु. तीन करोड बीस लाख मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

(इ) तथा ऋण जारी भएपछि मात्र मिति २०६२/०६/१० मा बाँकी रहेको रु. १,८९,०००/- (रु. एक लाख उन्नानब्बे हजार मात्र) बैंकलाई प्राप्त भएको देखिएको छ ।

श्रीमान् कार्यकारी प्रमुखज्यू,

उद्योगको सोही सम्पत्तिलाई नै पुनः धितो राखी सकार गर्नेलाई रा. बा. बैंक स्वयंले खरीद मूल्यको लगभग शत प्रतिशत रु. ४,००,००,०००/- (रु. चार करोड) को ऋण दिई हिसाब राफ साफ गरेको देखिन्छ । अर्थात् उद्योगको कि.नं. २६६, २६७ र २६८ को सम्पत्ति बैंकका कर्मचारीहरुले बोलपत्रको नाममा मिलोमतो गरी हिनामिना गरेको छ ।

उक्त सम्पत्तिको लिलामी निकालेकोदेखि लिएर सम्पूर्ण लिलामी प्रकृत्यामा पाइला-पाइलामा अनियमितता भएको स्पष्ट छ ।

आम नागरिकले एवम् व्यवसायीहरुले कारोबारका लागि बैंकमा सम्पत्तिहरु दृष्टिबन्धक गरी राखेपछि सो सम्पत्तिहरुको सुरक्षा गर्नु के बैंकको दायित्व होइन ?

❖ उद्योगको मेसीनरी हिनामिना गरेको सम्बन्धमा

उद्योगको कि.नं. २६६, २६७ र २६८ को सम्पत्तिलाई अवैधानिक तरिकाले स्वामित्व हस्तान्तरण गर्नका लागि रा.बा. बैंकले सो कित्तामा रहेका उद्योगको मेसीनरी समेत हिनामिना गरेको ।

कित्ता नं. २६६, २६७ र २६८ को घर जग्गा (१) मेन विल्डीङ्ग र (२) ब्रान्च हल कब्जा गर्ने र गैरकानूनी रुपले सो घर जग्गा हस्तान्तरण गर्ने बदनियतका साथ सो कित्तामा अवस्थित भवनहरु नं. १) Main Building र भवन नं.२) Branch Hall भित्र रहेको रु. ४,०३,२९,०५४/- (रु. चार करोड तीन लाख एक्काईस हजार चौबन्न रुपैया) मूल्य पर्ने मेसिनरीलाई समेत रा.बा. बैंकले गैरकानूनी तवरले कब्जामा लिई बिक्री गरेको जानकारी गराउन चाहन्छु । कब्जा गरीएको रु. ४,०३,२९,०५४/- को मेसिनरीलाई अति न्यून मूल्य रु.४७,५९,०००/- (रु. सैतालीस लाख एक्काउन हजार मात्र) मा रा.बा. बैंकले बिक्री गरेको छ र सो रकमको अतोपत्तो नरहेको जानकारी गराउन चाहन्छु ।

ताहाचल स्थित उद्योगको कि.नं. २६६, २६७ र २६८ को भवन नम्बर (१) मेन विल्डीङ्ग , भवन नम्बर (२) ब्रान्च हल र कि. नं. ३७४, ३७३, ३७२ र ८९ मा रहेको भवन नम्बर (३) न्यू विल्डीङ्ग मा रहेको जे-जति सम्पूर्ण मेसिनरी नेपाल बैंक अफ सिलोन (NBOC) लाई मिति २०५८/५/२० मा (5th September 2001) बैंकलाई धितोको (तमसुक) कागज गरी धितो (सुरक्षण) राखिएको थियो ।

उक्त उद्योग परिसरको तीनवटै भवनहरूमा रहेको मेसिनरीको विमाका लागि नेपाल बैंक अफ सिलोन (NBOC) ले नेशनल इन्स्योरेन्स कम्पनी लि. बाट 204/KBD/7500058/01-02 05.09.2004, तोरख 5th September 2001 (मिति २०५८/०५/२०) को विमा लेखबाट धितो लिएको उक्त मेसिनरी उपकरणको जम्मा विमा मूल्य रु. ७,०९,३२,०९७/- (अक्षरेपी रु. सात करोड नौ लाख बत्तीस हजार सन्तानब्बे मात्र) तय गरिएको थियो ।

तर ती मध्ये कित्ता नं. २६६, २६७ र २६८ को भवन नम्बर (१) मेन विल्डीङ्ग , नम्बर (२) ब्रान्च हल मा रहेको मेसिनरीलाई रा.वा. बैंकले अवैधानिक तरिकाले कब्जामा लिई कि. नं. २६६, २६७ र २६८ को सम्पत्ति अवैध तरिकाले बिक्री गर्नका लागि मिति २०६२/०१/०१ मा मेसिनरीको लिलामी निकालेको थियो ।

- उद्योगले राष्ट्रिय वाणिज्य बैंकलाई मेसिनरी धितो नदिएको रा. वा. बैंक शाखा कार्यालयबाट रा. वा. बैंक केन्द्रीय कार्यालयलाई लेखेको धितो विवरण पत्र मिति २०५८/१२/०१ को पत्र संख्या च. नं. ६२६ र मिति २०५८/०५/२९ को पत्र. सं. एल.सी. ३७/१५९ को पत्रहरूबाट स्पष्ट हुन्छ ।
- रा. वा. बैंकले मिति २०६१/०१/२८ (10th May 2004) मा उद्योगीलाई पेश गरेको M.O.U बाट समेत उद्योगले राष्ट्रिय वाणिज्य बैंकलाई मेसिनरी धितो नदिएको पुष्टि हुन्छ ।
M.O.U को P.T. 2.2 को (g) अन्तर्गत रा. वा. बैंकले यस उद्योगबाट NCC Bank लाई धितो सुरक्षण नदिए बाहेकको मेसिनरी माग गरेको थियो ।

(g) " The party is to provide fresh hypothecation deed on the mill / machines which is already not in hypothecation to NCC Bank. "

तर

- उद्योगको तीन वटै भवनमा रहेको सम्पूर्ण मेसिनरी NBOC Bank लाई धितो सुरक्षण दिएको र उद्योगमा थप मेसिनरी नरहेको हुनाले उपरोक्त M. O. U मा मेसिनरी एवम्
- उद्योगको कारोबार बैंकले बिनाकारण आफ्नो मनमर्जीले बन्द गरेपछि व्याज तिर्ने उद्योगको दायित्व नरहेको सन्दर्भ तथा धेरै कुरा नमिलेको कारणले म उद्योगीले रा. वा. बैंकबाट पेश भएको **M. O. U साईन नगरेको** जानकारी गराउन चाहन्छु ।

साथै उद्योगको रु. २ करोड मूल्य पर्ने फर्निचर समेतको अतोपतो नरहेको श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति सहित अन्य सम्बन्धित निकायमा जानकारी गराउँदै आएको छु ।

सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकद्वारा सार्वजनिक रुपमा आह्वान गरिएको टेण्डरमा ठूलो अनियमितता गरेको (बैंकले सेटिङमा बोलपत्रको रकम समेत जम्मा नलिई स्वामित्व हस्तान्तरण गरेको र त्यहीँ सम्पत्तिमा लगभग शत प्रतिशत ऋण जारी गरेपछि मात्र क्रमिक रुपमा टेण्डरको रकम जम्मा लिई हिसाब राफसाफ गरेको इत्यादि कार्यहरु) स्पष्ट देखिन्छ । सो विषयको उद्योगीले श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिमा जानकारी गराइ उजुरी गरेको अवगत गराउन चाहन्छु ।

श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिमा महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीजको निवेदन

महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीजले श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति समक्ष मिति २०६३/०६/०३ , मिति २०६५/१०/२६, मिति २०६६/०२/०४ , मिति २०६६/०२/०८ मा राष्ट्रिय वाणिज्य बैंकले उद्योगविरुद्ध गरेको गैरकानुनी क्रियाकलापहरुको विषयमा जानकारी गराउँदै र कारवाहीको माग गर्दै निवेदन पेश गरेको थियो ।

र उपरोक्त सम्बन्धमा श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिबाट आवश्यक कारवाहीको लागि मुख्य निम्न पत्रहरु पठाइएका थिए :-

- प. स. २०६५/६६ सा. ले. स. च. न. २२० मिति २०६५/१०/२७ मा श्रीमान् सचिव, अर्थ मन्त्रालय र श्रीमान् कार्यकारी प्रमुखज्यू, राष्ट्रिय वाणिज्य बैंक ;
- प. स. २०६५/६६ च. न. ३३९ मिति २०६६/०१/३० श्रीमान् सचिव, अर्थ मन्त्रालय र श्रीमान् कार्यकारी प्रमुखज्यू, राष्ट्रिय वाणिज्य बैंक ;
- प. स. २०६५/६६ च. न. ३५८ मिति २०६६/०२/२६ श्रीमान् गभर्नरज्यू , नेपाल राष्ट्र बैंक ;
- प. स. २०६५/६६ च. न. ३५९ मिति २०६६/०२/२६ श्रीमान् राजस्व सचिवज्यू, अर्थ मन्त्रालय
- नेपाल राष्ट्र बैंकले पत्र. सं. बै.वि.नि.वि./जि. एच. सि/८७/०६५/६६ मिति २०६६/०२/२० श्रीमान् प्रमुख कार्यकारी निर्देशक, राष्ट्रिय वाणिज्य बैंक तथा पुनः पत्र.सं. बै.वि.नि.वि./जि.एच. सि/९४/०६५/६६ मिति २०६६/०३/०७ श्रीमान् प्रमुख कार्यकारी निर्देशक, राष्ट्रिय वाणिज्य बैंक लाई यथाशीघ्र प्रतिवेदन उपलब्ध गराउन पत्र पठाएको थियो ।

त्यसको बोधार्थ श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समिति समेतलाई जानकारी गराएको हो ।

श्री व्यवस्थापिका संसद सार्वजनिक लेखा समितिको निर्देशानुसार हालसम्म पनि नेपाल राष्ट्र बैंकले पटक- पटक माग गर्दा पनि उद्योगको कि.नं. २६६, २६७ र २६८ को घर-जग्गा सम्पत्तिको बैंकले पुर्नमूल्याङ्कन समेत नगरी खरीदकर्तासँग सेटिङमा बोलपत्र आह्वान गरेको र बोलपत्रको शर्तहरु विपरीत बोलपत्रको रकम समेत जम्मा नलिई खरीदकर्तालाई स्वामित्व हस्तान्तरण गरेको लगायतका अनियमितता र गैरकानुनी कार्यहरुको सम्बन्धमा माग गरेको प्रतिवेदन राष्ट्रिय वाणिज्य बैंकबाट आलटाल गर्दै हालसम्म पेश भएको छैन ।

श्रीमान् कार्यकारी प्रमुखज्यू, उद्योगले श्री नेपाल राष्ट्र बैंकमा मिति २०७९/०१/०७ मा सबै तथ्य प्रमाण सहित पेश गरेको निवेदनको कपी श्रीमान् कार्यकारी प्रमुखज्यूलाई मिति २०७९/०३/२७ को निवेदनसाथ संलग्न गरी पठाइसकेको छ ।

संलग्न कागजातहरु :

१) पत्र. सं. बै.वि.नि.वि. / जि.एच.सि/९४/०६५/६६ को मिति २०६६/०३/०७ पत्रको प्रतिलिपि

श्रीमान् कार्यकारी प्रमुखज्यूबाट सहयोगको अपेक्षा राख्दै

निवेदक

बृज गोपाल इनानी

प्रोपाइटर

महालक्ष्मी गार्मेन्ट इन्डस्ट्रीज

पोष्ट बक्स नं. ४२०६, काठमाडौं, नेपाल ।

फोन नं.:- ९७७-९८४९६५०५१४

E-Mail:- mahalaxmigarmementindustries@gmail.com

Website :- www.mginepal.com